



# कञ्चन गाउँपालिका राजपत्र

कञ्चन गाउँपालिकाद्वारा प्रकाशित

खण्ड: २ कञ्चन, संख्या: ५ मिति: ७ गते बुधबार, चैत २०७४

भाग- २

कञ्चन गाउँपालिका

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) बमोजिम  
कञ्चन गाउँपालिकाले बनाएको उल्लेखित बमोजिमको ऐन सर्वसाधारणको जानकारीको  
लागि प्रकाशित गरिएको छ ।

सम्वत् २०७४ सालको कार्यविधि नं. ५

कार्यविधिको नाम :

गाउँ कार्यपालिकाको कार्यालयका कर्मचारीहरुको आचार संहिता, २०७४


कार्यविधि नं. ०५/०७४/०७५



# कञ्चन गाउँपालिका

## गाउँ कार्यपालिकाको कार्यालय

### कञ्चन-२ रुपन्देही



गाउँ कार्यपालिकाको कार्यालयका कर्मचारीहरुको आचार संहिता २०७४

गाउँसभाबाट स्वीकृत मिति : २०७४/११/२३

## कञ्चन गाउँपालिका कर्मचारीहरूको आचार संहिता २०७४

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान र प्रचलित कानून प्रति प्रतिबद्ध रही कानूनी राज्य संघीय लोकतान्त्रिक गणतन्त्रका लाभहरूको न्यायोचित वितरण व्यबस्थापन र दिगो विकासको अवधारणालाई मूर्तरूप दिन र कर्मचारीहरूको मर्यादा, व्यबहारलाई शिष्ट वनाउन कञ्चन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयका कर्मचारीहरूका लागि कञ्चन गाउँपालिकाको गाउँ सभाको प्रथम बैठकबाट पारित गरी कर्मचारीहरूले पालना गर्ने देहाय वमोजिमको आचारहरूको नियम वनाई लागु गरिएको छ ।

१. यो आचारको नियमलाई कञ्चन गाउँपालिका गाउँ कार्यपालिकाको कर्मचारी आचार संहिता २०७४ मानिने छ ।
२. यो आचार संहिता तुरन्त लागु हुने छ ।
३. यस आचार संहितामा स्थानीय तह भन्नाले कञ्चन गाउँपालिकालाई जनाउँदछ ।
४. यस स्थानीय तहका कर्मचारीहरूले देहाय वमोजिमको आचरणको पालना गर्नु पर्नेछ ।
  - क) स्थानीय तहको काम सँग सम्बन्धित कुनै व्यक्ति वा संस्थाबाट कुनै प्रकारको दातव्य, कोसेली, उपहार आए आफुले स्वीकार गर्नु वा आफ्नो परिवारको कुनै सदस्यलाई स्वीकार गर्न दिनु हुदैन ।
  - ख) कार्यपालिकाको स्वीकृति बिना कुनै कामका निम्ति कुनै किसिमको सहयोग मारन वा चन्दा स्वीकार गर्न वा कुनै किसिमको आर्थिक सहायता लिनु हुदैन ।
  - ग) आफ्नो वा आफ्नो परिवारको कुनै सदस्यको नाममा कुनै अचल सम्पत्ति प्राप्त गरेमा लागत मूल्य समेतको जानकारी कार्यालयमा पेश गर्नु पर्ने छ ।
  - घ) यस तहको लागि गरिने कुनै पनि कामको ठेक्का टेन्डर, वोलपत्र आफ्नो वा आफ्नो परिवारको कुनै सदस्यको नाममा लिनु हुदैन ।
  - ड) कार्यालयको काम संग सम्बन्धित भएको कुनै व्यक्ति संग सापट लिन वा निजको आर्थिक कृतज्ञतामा पर्नु हुदैन, तर बैंक संग लेनदेन गर्दा यो नियम लागु हुने छैन ।
  - च) कुनै किसिमको फाटका खेल्नु हुदैन ।

- छ) कार्यपालिकाको स्वीकृत बिना कुनै पनि बैंक वा कम्पनीको स्थापना, रजिष्ट्रेशन वा संचालनको काममा भाग लिनु हुदैन ।
- ज) स्थानीय तहबाट अखित्यारी नभई आफुले लेखेको वा प्राप्त गरेको कुनै कागजपत्र वा सूचनालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट अनाधिकृत कर्मचारी वा गैर सरकारी व्यक्ति वा प्रेसलाई जानकारी दिन हुदैन । तर इतिहास, भाषा, साहित्य वा अनुसन्धान मुलक लेख रचना, कृति प्रकाशन गर्न बाधा पर्ने छैन ।
- झ) संघ, प्रदेश वा स्थानीय सरकारको काम कारवाहीमा प्रतिकुल प्रभाव पर्ने गरी कुनै पत्रपत्रिकामा आफ्नो वा वास्तविक वा काल्पनिक नामबाट वा वेनामी कुनै लेख प्रकाशन गर्ने वा रेडियो वा टेलिभिजनद्वारा प्रशारण गर्नु हुदैन ।
- ञ) संघ प्रदेश वा स्थानीय तहको नीतिको बिरोधमा सार्वजनिक भाषण दिन वा कुनै वक्तव्य प्रकाशन गर्नु हुदैन ।
- ट) स्थानीय तहबाट निर्धारित समयमा नियमित रूपले आफ्नो कार्यालयमा हाजिर हुनु पर्छ र बिदाको निकासा नलिई आफ्नो काममा अनुपस्थित हुनु हुदैन ।
- ठ) कार्यालयको गोप्यता भंग गर्नु हुदैन ।
- ड) स्थानीय तहको कर्मचारीले आफु भन्दा माथिल्लो तहको अधिकृतले दिएको आज्ञालाई सिघ्रता र परिश्रमका साथ पुरा गर्नु पर्ने छ ।
- ढ) आफ्नो नोकरी सम्बन्धी कुरामा मतलब सोध्न वा आफु भन्दा माथिका अधिकृतहरु माथि कुनै राजनैतिक वा अरु अवान्धनीय प्रभाव पार्न वा प्रभाव पार्ने प्रयत्न गर्नु हुदैन ।
- ण) स्थानीय तहका कर्मचारीले आफु माथिका अधिकृतहरु प्रति उचित आदर देखाउनु पर्दछ ।
- त) प्रचलित कानून विपरित हुने गरी बहुविवाह गर्न गराउनु हुदैन ।
- थ) कुनै पनि राजनैतिक पदका लागि हुने निर्वाचनमा भाग लिन वा कसैका निमित्त मत माग्न वा कुनै प्रकारले आफ्नो प्रभाव पार्नु हुदैन । तर प्रचलित कानून वमोजिम आफुले पाएको मतदानको अधिकार प्रयोग गर्न यस्ले वन्देज लगाएको मानिने छैन ।
- द) प्रचलित कानून वमोजिम दर्ता नभएका र नेपाल सरकारद्वारा मान्यता नपाएका कर्मचारीहरुको कुनै पनि संगठनको सदस्य वन्नु हुदैन ।

- ध) प्रचलित कानूनले अनुमति दिएको तह वा श्रेणी भन्दा माथिका अधिकृत कर्मचारीहरु कुनै पनि कर्मचारी संगठनको सदस्य वन्न हुदैन ।
- न) कसैलाई यातना वा यौन जन्य दुर्व्यवहार र घरेलु हिंसा सम्बन्धी कार्य गर्न हुदैन ।
- प) आफ्नो कार्यालयमा काम गर्दा सबैसंग शिष्ट र हसिलो व्यवहार गर्नु पर्दछ ।
- फ) आफ्नो कार्यालयमा पद अनुसार आफुले गर्ने जिम्मेवारीलाई मर्यादापूर्वक वहन गरी, स्वच्छ निःपक्ष तथा छिटो छिरितो ढङ्गबाट कार्य सम्पादन गर्नु पर्दछ ।
- ब) आफ्नो कामसंग सम्बन्धित सेवाग्राही प्रति मर्यादित व्यवहार गर्नु पर्नेछ ।
- भ) स्थानीय तहका कर्मचारीहरुले आवासीय अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्न कालागि आवेदन दिनु हुदैन ।
- म) कुनै पनि कर्मचारीले निकृष्ट प्रकारको बालश्रम प्रयोग गर्न पाइदैन ।
- य) कर्मचारीहरुले जनप्रतिनिधिको शिष्टाचार र मर्यादा कायम राख्नु पर्नेछ ।
- र) यो आचार संहिता पालना भए नभएको अनुगमन एक तह माथिबाट गरिनेछ ।
- ल) कर्मचारीहरु गाउँपालिका प्रति उत्तरदायी हुनुपर्दछ ।
- व) निहित स्वार्थको द्वन्द (Conflict of Interest) हुनु हुदैन ।
- श) तोकिएको पोशाक र परिचयपत्र अनिवार्य प्रयोग गर्नु पर्दछ ।
- ष) कार्यालय समयमा कार्यालय हाताभित्र कार्यालय प्रयोगको काम बाहेक फेसबुक, युट्युव, ट्वीटर लगायतका अन्य साइटहरु चलाउनु हुदैन ।
- ៥) स्थानीय तहका कर्मचारीहरुले पालना गर्नु पर्ने अन्य नियमहरु प्रचलित कानूनमा व्यवस्था भएकोमा सोही वमोजिम र सो मा व्यवस्था नभएकोमा यसै वमोजिम हुने छ ।

आज्ञाले,  
कृष्ण प्रसाद पन्थी  
प्रमुख प्रशासकीय अधिकृत  
कञ्चन गाउँपालिका